



लोक सेवा आयोग
काठमाडौं कार्यालय
(परीक्षा शाखा)



नयाँ बानेश्वर, काठमाडौं

☎ ०१-४११५८३१, ४११५८३३, ४११५८३४ फ्याक्स नं- ०१-४११५८३५ वेबसाइट: www.psc.gov.np ईमेल: kathmandu@psc.gov.np

प्राविधिक सहायक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना

सूचना नं. ७०/०७७-७८, मिति २०७७/१०/२३

यस कार्यालयको विज्ञापन नम्बर १२०४७-१२०४९/०७६-७७ (खुला तथा समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूहको राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त दिएका परीक्षार्थीहरूको लिखित परीक्षा कार्यक्रम यस पूर्व कोभिड-१९ को विश्वव्यापी महामारीको कारण स्थगित गरिएकोमा लोक सेवा आयोगको मिति २०७७/०८/२५ गतेको निर्णयबाट नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ को पालना गर्ने गराउने गरी निम्न मिति र समयमा निम्नानुसारका परीक्षा भवनहरूमा प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तोकिएको परीक्षा भवन बाहेक अन्य परीक्षा भवनहरूमा कुनै पनि उम्मेदवारहरूलाई सम्मिलित गराइने छैन। तोकिएको परीक्षा भवनमा परीक्षा शुरू हुनुभन्दा कम्तिमा एक घण्टा अगावै पुगनु पर्नेछ। परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने विषयहरू द्रष्टव्य १ र २ मा तल उल्लेख गरिएको छ।

परीक्षा कार्यक्रम

विज्ञापन नं.	सेवा, समूह, उपसमूह	परीक्षा मिति, समय र परीक्षा प्रणाली	अवधि
१२०४७-१२०४९/०७६-७७ (खुला तथा समावेशी)	नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह	२०७७/११/०८ गते बिहानको ८:०० बजे बस्तुगत बहुवैकल्पिक	४५ मिनेट

उम्मेदवारहरूको रोल नम्बर तथा परीक्षा भवन

क्र.सं.	रोल नम्बर	संख्या	परीक्षा भवन
१	३१०००१ देखि ३१०१५० सम्म	१५० जना	श्री गुहेश्वरी मा.वि., सिनामंगल
२	३१०१५१ देखि ३१०३०० सम्म	१५० जना	श्री बानेश्वर क्याम्पस, शान्तिनगर
३	३१०३०१ देखि ३१०४५० सम्म	१५० जना	श्री स्वप्नवाटिका (एस.भि.) एकेडेमी, बुद्धनगर
४	३१०४५१ देखि ३१०६०० सम्म	१५० जना	श्री कोलम्बस कलेज, नयाँबानेश्वर
५	३१०६०१ देखि ३१०७५० सम्म	१५० जना	श्री रत्नराज्य मा.वि. (क), मध्यबानेश्वर
६	३१०७५१ देखि ३१०९०० सम्म	१५० जना	श्री रत्नराज्य मा.वि. (ख), मध्यबानेश्वर
७	३१०९०१ देखि ३११०५० सम्म	१५० जना	श्री मेगा कलेज, बबरमहल
८	३११०५१ देखि ३११२०० सम्म	१५० जना	श्री सूर्योदय मा.वि., घट्टेकुलो, मैतिदेवी
९	३११२०१ देखि ३११३५० सम्म	१५० जना	श्री भाइब्रेन्ट इन्स्ट्रिच्युट, पुतलिसडक
१०	३११३५१ देखि ३११५०० सम्म	१५० जना	श्री दरवार हाई स्कूल (भानु/संस्कृत मा.वि.) (क), रानीपोखरी
११	३११५०१ देखि ३११६५० सम्म	१५० जना	श्री दरवार हाई स्कूल (भानु/संस्कृत मा.वि.) (ख), रानीपोखरी
१२	३११६५१ देखि ३११७७६ सम्म	१२६ जना	श्री भिमसेनगोला मा.वि., नयाँबानेश्वर

द्रष्टव्य १:-

१. परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन।
२. परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ।
३. काठमाडौं परीक्षा केन्द्र बाहेक अन्यत्र परीक्षा केन्द्रका परीक्षार्थीहरूलाई परीक्षामा सामेल गराइने छैन।



लोक सेवा आयोग
काठमाडौं कार्यालय
(परीक्षा शाखा)



नयाँ बानेश्वर, काठमाडौं

☎ ०१-४११५८३१, ४११५८३३, ४११५८३४ फ्याक्स नं- ०१-४११५८३५ वेबसाइट: www.psc.gov.np ईमेल: kathmandu@psc.gov.np

४. परीक्षा भवनमा झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ।
५. प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नुपर्नेछ।
६. परीक्षामा प्रवेश-पत्र सँगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र अनिवार्य रूपमा लिई आउनुपर्नेछ।

द्रष्टव्य २:- कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने थप विषयहरू

१. परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवार स्वयंले कम्तीमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नु पर्नेछ।
२. उम्मेदवारले परीक्षा केन्द्रमा प्रवेश गर्दा र निस्कदा भिडभाड नगरीकन एकआपसमा दुई मिटरको दूरी कायम गर्नु पर्नेछ।
३. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ।
४. परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कदा, शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरीकन दूरी कायम गरी क्रमसँग तोकिएको स्थानमा जानुपर्ने छ।
५. परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन।
६. कोभिड-१९ बाट संक्रमित परीक्षार्थीहरूका लागि विशेष केन्द्रको व्यवस्था गरिने हुँदा संक्रमित परीक्षार्थीले आफू संक्रमित भएको जानकारी कार्यालयको टेलिफोन नं. ०१-४११५८३४ मा सम्पर्क गरी अग्रिम जानकारी दिनु पर्नेछ।

.....
(छत्रभूषण तिमिल्सेना)
नायब सुब्बा

.....
(अभिराज डाँगी)
शाखा अधिकृत

.....
(चन्द्रकान्त निरौला)
उपसचिव